



नेपाल सरकार
 गृह मन्त्रालय
 प्रहरी प्रशासन विभाग
 आरक्षण अनुसंधान विभाग
 केन्द्रीय प्रहरी विज्ञान प्रयोगशाला
 (DNA शाखा)

फोन: ९७७-९१-४४४४४४
 ९७७-९१-४४४४४४

फै. २०७३

सामान्यी, सडकमाती

मिति: २०७३.१०.२९ गते।

आ संख्या: १०७/०२ DNA-52
 प्र.प.न

च.न. ५४५

विषय:- परिक्षण प्रतिवेदन सम्बन्धमा।

श्री. मातामण्डल अशोक शर्मा
 काठमाडौं, नेपाल।

श्री. मातामण्डलको च.न. २०६४ मिति २०७३.१०.२९ को फाप्टा पत्र सम्बन्धमा। जहाँ अघिल्लो च.न. १०३३ मिति २०७३.०८.१५ पत्रको फलस्वरूप प्राप्त भौतिक समुदा नमूनाहरू परिक्षण प्रक्रियामा रहेका थिए भने त्यस नमूनामा DNA परिक्षण गर्ने kit हरू सकिएकी र टाक kit हरू खरिद गर्ने प्रक्रिया समेत भइसकेको तथा उक्त kit हरू प्राप्त हुनेसँगै प्राप्त नमूनाहरूको यथोचित परिक्षण गर्ने परिक्षण प्रतिवेदन तयार गर्ने व्यक्तिको निम्त्यावृत्त अर्पण गरिएको थियो।

बेगार्थ -
 श्री. मातामण्डल, नि.स. अद्यात्म, काठमाडौं।
 श्री. मातामण्डल, नि.स. अद्यात्म, काठमाडौं।
 श्री. मातामण्डल, नि.स. अद्यात्म, काठमाडौं।
 श्री. मातामण्डल, नि.स. अद्यात्म, काठमाडौं।

श्री. मातामण्डल
 (प्र.प.न. ५४५)